



# नेपाल राजपत्र

श्री ५ को सरकारद्वारा प्रकाशित

खण्ड ४६) काठमाण्डौ, मंसीर २६ गते २०५३ साल (अतिरिक्ताङ्क ४५

## भाग २

श्री ५ को सरकार

### कानून तथा न्याय मन्त्रालय

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट जारी गरिबक्सेको  
तल लेखिएबमोजिमको ऐन सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको  
छ।

२०५३ सालको ऐन न. १०

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि  
विविध विल्दावली विराजमान मानोन्नत महेन्द्रमाला परम  
नेपालप्रतापभास्कर ओजस्त्वराजन्य परम गौरवमय तेजस्वी  
त्रिभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल कीर्तिमय नेपालश्रीपद परम  
प्रोज्ज्वल नेपालतारा परम पवित्र ॐरामपट्ट परम ज्योतिर्मय  
सुविख्यात त्रिशक्तिपट्ट परम सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु  
परमाधिपति अतिरथी परम सेनाधिपति श्री श्री श्री  
श्रीमन्महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव देवानाम् सदा  
समरविजयिनाम्।

८४६

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

अर्थ सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन

प्रस्तावना : अर्थ सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको  
शासनकालको पच्चीसौ वर्षमा संसदले यो ऐन बनाएकोछ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “अर्थ सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०५३” रहेकोछ ।

(२) यो ऐन श्री ५ को सरकारले नेपाल राजपत्रमा सच्चा प्रकाशन गरी तोकिदिएको मितिदेखि प्रारम्भ हुनेछ ।

२. मनोरन्जन कर ऐन, २०१७ मा संशोधन : मनोरन्जन कर ऐन, २०१७ को दफा ८ को सट्टा देहायको दफा ८ राखिएकोछ :-

**“द. अधिकार सम्पन्न सक्ने :** (१) श्री ५ को सरकारले यस ऐन बमोजिम उठाउँदै आएको मनोरन्जन कर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नगरपालिका र गाउँ विकास समितिले उठाउन पाउने गरी अधिकार सम्पन्न सक्नेछ ।

(२) नगरपालिका र गाउँ विकास समितिले यस ऐन बमोजिम मनोरन्जन कर उठाउँदा सो सम्बन्धमा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर अधिकृतलाई प्राप्त सम्पूर्ण अधिकारहरु प्रयोग गर्नेछन् ।

(2)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हनेछ्या

(३) उपदफा (२) बमोजिम नगरपालिका र गाउँ विकास समितिले असुल गरेको मनोरन्जन करको रकम आफ्नो कोषमा जम्मा गर्नु पर्नेछ ।

(४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि श्री ५ को सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिमका अधिकारहरू प्रयोग गर्न पाउने गरी कुनै अधिकारी वा निकायलाई सुन्पन सक्नेछ ।"

३. सवारी साधन कर ऐन, २०३१ मा संशोधन : सवारी साधन कर ऐन, २०३१ को दफा १२ को सदृश देहायको दफा १२ राखिएकोछ :-

"१२. अधिकार सुन्पन सक्ने : (१) श्री ५ को सरकारले यस ऐन बमोजिम उठाउँदै आएको सवारी साधन कर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नगरपालिका र गाउँ विकास समितिले उठाउन पाउने गरी अधिकार सुन्पन सक्नेछ ।

(२) नगरपालिका र गाउँ विकास समितिले यस ऐन बमोजिम सवारी साधन कर उठाउँदा सो सम्बन्धमा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर अधिकृतलाई प्राप्त सम्पूर्ण अधिकारहरू प्रयोग गर्नेछन् ।

६५६

(३)

(३) उपदफा (२) बमोजिम नगरपालिका र गाउँ विकास समितिले असुल यरेको सवारी साधन करको रकम आफ्नो कोषमा जम्मा गर्नु पर्नेछ ।

(४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि श्री ५ को सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिमका अधिकारहरु प्रयोग गर्न पाउने गरी कुनै अधिकारी वा निकायलाई सुम्पन सक्नेछ ।"

लालमोहर सदर मिति:- २०५३।८।२६।४

आज्ञाले,  
सुरेसमान श्रेष्ठ  
श्री ५ को सरकारको सचिव

६४०

(४)

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।